



नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था

THE INSTITUTE OF CHARTERED ACCOUNTANTS OF NEPAL

(Established under the Nepal Chartered Accountants Act, 1997)

च. नं.
Ref. No.



मिति: २०८३/०३/३२

अनुशासन सम्बन्धी उजुरी उपर सदस्यहरुलाई सचेत गराइएको बारे सूचना ।

“यस संस्थाका ६ जना पेशागत प्रमाणपत्र प्राप्त लेखापरीक्षक सदस्यहरुले एक सहकारी संस्थाको आ.व. २०६६/०६७ देखि आ.व. २०७८/०७९ सम्मको लेखापरीक्षण गर्दा लेखापरीक्षणको क्रममा अपनाउनुपर्ने सम्पूर्ण विधि र प्रक्रिया अपनाएको वा नअपनाएको र व्यावसायिक आचार संहिताको पालना गरे नगरेको” सम्बन्धमा छानविन गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा १४ बमोजिम आवश्यक कारवाही गर्न भनी नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट मिति २०८०/०३/०६ मा प्राप्त भएको पत्रको आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा उजुरी दर्ता भएको थियो । परिषद्को मिति २०८३ असार २० गते बसेको ३६९ औं बैठकबाट उपरोक्त उजुरीको सन्दर्भमा निम्न बमोजिम निर्णय भएको व्यहोरा सार्वजनिक जानकारीको लागि प्रकाशन गरिएको छ ।

आ.व. २०६६/०६७, आ.व. २०६७/०६८, आ.व. २०६८/६९, आ.व. २०७०/०७१, आ.व. २०७१/०७२ र आ.व. २०७२/०७३ को लेखापरीक्षण सम्पन्न गर्ने लेखापरीक्षकको मृत्यु भई निज सदस्यको नाम सदस्य दर्ता किताबबाट हटाई पेशागत प्रमाणपत्र समेत रद्द भइसकेकोले निज सम्बन्धी यस उजुरी उपरको छानविन कारवाहीलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६९ को नियम ८४(२)(क) बमोजिम तामेलीमा राख्ने निर्णय गरियो ।

उक्त सहकारी संस्थामा कुन आ.व. मा के कति रकम हिनामिना भएको थियो भन्ने विवरण उपलब्ध नभएको र जालसाभीबाट वित्तीय विवरणमा गलत प्रस्तुती भएको यकिन गर्ने सम्बन्धमा लेखापरीक्षकको सीमिततालाई समेत मध्यनजर गर्दा आ.व. २०६९/७०, आ.व. २०७३/७४, आ.व. २०७४/७५, आ.व. २०७५/७६ र आ.व. २०७६/७७ को लेखापरीक्षण गर्ने चार जना लेखापरीक्षकहरुले लेखापरीक्षणको क्रममा जालसाभी सम्बन्धी कुनै तथ्य प्राप्त नगरेको भन्ने जिकिरलाई अन्यथा मान्न मिलेन । तसर्थ, आ.व. २०६९/७० र आ.व. २०७३/७४ का लेखापरीक्षण सम्बन्धी कागजातहरु नियमानुसार सुरक्षित राख्नुपर्ने अवधि व्यतित भईसकेको सन्दर्भलाई समेत मध्यनजर गर्दा उक्त आ.व.का दुई जना लेखापरीक्षकलाई लेखापरीक्षण प्रतिवेदन जारी गर्दा नेपाल लेखापरीक्षणमानमा उल्लेखित ढाँचाको पूर्ण पालना नगरेको र लेखा नीतिहरुको पर्याप्त खुलासा नगरिएको बारेमा कुनै कैफियत नजनाएको सम्बन्धमा, आ.व. २०७४/७५ का लेखापरीक्षकलाई लेखापरीक्षण विधि र प्रक्रिया खुल्ने गरी लेखापरीक्षण सम्बन्धी कागजात तयार नगरेको, लेखापरीक्षण प्रतिवेदन जारी गर्दा लेखापरीक्षणमानमा उल्लेखित ढाँचाको पूर्ण पालना नगरेको र लेखा नीतिहरु पर्याप्त नभएकोमा कुनै कैफियत नजनाएको सम्बन्धमा र आ.व. २०७५/७६ र आ.व. २०७६/७७ का लेखापरीक्षकलाई लेखापरीक्षण विधि र प्रक्रिया खुल्ने गरी लेखापरीक्षण सम्बन्धी आवश्यक कागजात संस्थालाई पेश गर्न नसकेको, लेखापरीक्षण प्रतिवेदन जारी गर्दा लेखापरीक्षणमानमा उल्लेखित ढाँचाको पूर्ण पालना नगरेको, लेखा नीतिहरु पर्याप्त नभएकोमा कुनै कैफियत नजनाएको र संस्थाको UDIN सम्बन्धी निर्देशनको परिपालना नगरेको सम्बन्धमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, अनुशासन सम्बन्धी उजुरी छानवीन कार्यविधि, २०७७ (पहिलो संसोधन २०७८ समेत) को दफा ५(११) बमोजिम सचेत गराई निजहरुले लेखापरीक्षकको आचारसंहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा थप तथ्य तथा प्रमाण उपलब्ध भएको अवस्थामा थप छानविन गर्ने गरी उक्त उजुरीलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६९ को नियम ८४(२)(क) बमोजिम तामेलीमा राख्ने निर्णय गरियो ।

आ.व. २०७७/७८ र आ.व. २०७८/७९ को लेखापरीक्षण गर्ने लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा वित्तीय विवरणमा उल्लेखित अनियमित नगद मौज्जात लगायत विभिन्न कैफियतहरु उल्लेख गरेतापनि लेखापरीक्षणमानमा

ICAN Marg, Satdobato, Lalitpur, Nepal, Tel: 977-1-5430832, 5430730, Fax: 977-1-5450774
Post Box No.: 5289, E-mail: ican@ntc.net.np, Website: www.ican.org.np

Branch Offices:

Biratnagar : Tel: 977-021-474395, E-mail: icanbrt@ican.org.np | Butwal : Tel: 977-071-533629, E-mail: icanbtl@ican.org.np
Birgunj : Tel: 977-051-522660, E-mail: icanbrj@ican.org.np | Pokhara: Tel: 977-061-587679, E-mail: icanpkr@ican.org.np
Nepalgunj : Tel: 977-081-530050, E-mail: icannpj@ican.org.np | Dhangadhi: Tel: 977-091-527493, Email: icanhdg@ican.org.np



उल्लेख भए अनुसारको लेखापरीक्षण प्रक्रियासँग सम्बन्धित पर्याप्त कागजातहरु तयार नगरेको, संस्थाको निर्देशन अनुसार UDIN नलिएको, लेखापरीक्षण प्रतिवेदन जारी गर्दा लेखापरीक्षणमानमा उल्लेखित ढाँचाको पूर्ण पालना नगरेको, वित्तीय विवरणमा सहकारी संस्थाको अध्यक्षले हस्ताक्षर नगरी निजले हस्ताक्षर गरेको, र संस्था समक्ष बयानको लागि उपस्थित नभएकोले निज सदस्यलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, अनुशासन सम्बन्धी उजुरी छानवीन कार्यविधि, २०७७ (पहिलो संसोधन २०७८ समेत) को दफा ५(११) बमोजिम सचेत गराई निजले लेखापरीक्षकको आचार संहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा थप तथ्य तथा प्रमाण उपलब्ध भएको अवस्थामा थप छानविन गर्ने गरी उक्त उजुरीलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ को नियम ८४(२)(क) बमोजिम तामेलीमा राख्ने निर्णय गरियो ।

नोट:

यो सूचनामा उजुरी तथा उजुरी उपर भएको निर्णयको संक्षिप्त व्यहोरा मात्र उल्लेख गरी सार्वजनिक जानकारीको लागि प्रकाशन गरिएको हुँदा यसलाई अनुशासन छानविनको पूर्ण प्रतिवेदनको रुपमा लिन उपयुक्त नहुने ।

सिए विमल डंगोल
कार्यकारी निर्देशक